

सूचनाको हक सम्बन्धि ऐन, २०६४ दफा ५ र  
सूचनाको हक सम्बन्धि नियमावली, २०६५ को नियम ३ बमोजिम  
सार्वजनिक गरिएको

२०८२ साल कर्तिक १ देखि पुस मसान्त सम्म  
सम्पादित प्रमुख क्रियाकलापहरु  
स्वतः प्रकाशन (Pro-active Disclosure)



तादी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खरानीटार, नुवाकोट  
बागमती प्रदेश, नेपाल

२०८२ माघ ७

## विषयसूची

क्र.स.	विवरण	पेज नं
१.	गाउँपालिकाको स्वरूप र प्रकृति: .....	1
२.	गाउँपालिकाको काम, कर्तव्य र अधिकार:.....	3
३.	गाउँपालिकाको कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण:.....	4
४.	गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:.....	17
५.	सेवा प्रदान गर्ने निकायको शाखा, जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख:.....	23
६.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि: .....	24
७.	निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	25
८.	निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	26
९.	तादी गाउँपालिकाले सम्पादन गरेको कामको विवरण .....	26
१०.	सूचना अधिकारी र प्रमुखको नाम र पद.....	27
११.	आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण:.....	28
१२.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूचीहरू .....	28
१३.	तोकिए बमोजिमका अन्य कार्यहरू.....	28
१४.	कार्यालयको वेवसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण:.....	42
१५.	सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धि विवरण.....	42
१६.	सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन.....	42
१७.	सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि .....	42
१८.	सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण..	42
१९.	सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण.....	42


सूचनाको हक सम्बन्धि ऐन, २०६४ दफा ५ को उपदफा (३) र (४) र सूचनाको हक सम्बन्धि नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

**आ.व. २०८२।०८३ (२०८२ साल कार्तिक १ देखि पुस मसान्त सम्मको**

#### १. गाउँपालिकाको स्वरूप र प्रकृति:

नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २२ गतेको निर्णय तथा फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार तादी गाउँपालिका बागमती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्लाका १२ वटा स्थानीय तह मध्ये एक गाउँपालिका हो। यस गाउँपालिकाको नामाकरण एक प्रसिद्ध धार्मिक स्थल तादी खोलाको नामबाट राखिएको हो। यस गाउँपालिकाको पूर्वमा दूधेश्वर गाउँपालिका, पश्चिममा सूर्यगढी गाउँपालिका, उत्तरमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाका र दक्षिणमा नुवाकोट जिल्लाकै पन्चकन्या गाउँपालिका रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम विदुर देखि यस गाउँपालिकाको केन्द्रसम्मको दुरी करिब २० कि.मि. रहेको छ। साविकका ५ वटा गा.वि.स. हरु खरानीटार, नर्जामण्डप, रालुकादेवि, सुन्दरादेवि र उर्लेनि समेटिएको छ। नयाँ संरचना अनुसार यस तादी गाउँपालिकामा ६ वटा वडाहरू रहेका छन्।

यस गाउँपालिकाको क्षेत्रफल ६९.७९ वर्ग कि.मि रहेको छ। यस गाउँपालिका समुन्द्र सतहबाट करीब ५०० मिटर देखि करीब ३९०० मिटर उचाईसम्म रहेको समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको स्थानीय तहको रूपमा चिन्न सकिन्छ। यस गाउँपालिकाको जनसंख्या १५९३३ रहेको छ। यस क्षेत्रको ८० प्रतिशत भाग भिरालो तथा पहाडी भाग रहेको छ भने बाँकी २० प्रतिशत बेंसी तथा मैदान रहेको छ।



चित्र नं १: तादी गाउँपालिकाको स्रोत नक्सा

तालिका: १.१ गाउँपालिकाको संक्षिप्त जानकारी

समावेश भएका साविक गावसहरू	खरानीटार, नर्जामण्डप, रालुकादेवि, सुन्दरादेवि र उर्लेनि	स्वीकृत केन्द्र: खरानीटार
क्षेत्रफल	६९.७९ वर्ग कि.मी.	
केन्द्र	तादी-३, खरानीटार	
वडा संख्या	६	
<b>सीमाना</b>		
पूर्व	नुवाकोट जिल्लाको दूप्चेश्वर गाउँपालिका	
पश्चिम	नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका	
उत्तर	रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका	
दक्षिण	नुवाकोट जिल्लाकै पन्चकन्या गाउँपालिका	

स्रोत: नेपाल सरकार, नेपाल राजपत्र २०७३ फागुन २७ गते संख्या ५८

## जनसंख्या सहित घरपरिवारको संख्या

स्रोत : राष्ट्रिय जनगणना, २०७८

वडा	घर परिवारको संख्या	जनसंख्या			घरपरिवारको औषत आकार	लैङ्गिक अनुपात
		जम्मा	पुरुष	महिला		
1	733	2988	1500	1488	4.08	100.81
2	706	2744	1377	1367	3.89	100.73
3	863	3393	1698	1695	3.93	100.18
4	600	2453	1250	1203	4.09	103.91
5	629	2335	1143	1192	3.71	95.89
6	493	2020	979	1041	4.10	94.04
जम्मा	<b>4024</b>	<b>15934</b>	<b>7947</b>	<b>7987</b>	<b>3.96</b>	<b>99.51</b>

## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकार:

- गाउँ प्रहरीको व्यवस्था
- सहकारी संस्थाको नियमन
- एफ.एम. सञ्चालन
- स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
- स्थानीय सेवाको व्यवस्थापन
- स्थानीय तथ्याङ्क र अभिलेख संकलन
- स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
- आधारभूत र माध्यमिक शिक्षा
- आधारभूत स्वास्थ्य र सरसफाई
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाई
- गाउँसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- स्थानीय अभिलेख व्यवस्थापन
- कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन
- बेरोजगारको तथ्याङ्क संकलन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- विपद् व्यवस्थापन
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

### ३. गाउँपालिकाको कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरणः

#### क) तादी गाउँपालिकाको स्वीकृत दरबन्दी तेरिज

क्र . .स	पद	तह/श्रेणी	सेवा	समुह	उपसमुह	स्वीकृत दरबन्दी	कैफियत	
१	प्रमुख प्रशासकीय अधिकृत	रा.प . तृतीय	प्रशासन	सा.प्र .		१		
२	इन्जिनियर	७/८ औ	इन्जिनियर	सिभिल		१		
३	अधिकृत	७/८ औ	शिक्षा	शिक्षा प्रशासन		१		
४	अधिकृत	७/८ औ	प्रशासन	लेखा		१		
५	अधिकृत	६ औ	प्रशासन	सा.प्र .		२		
६	आन्तरिक लेखा परिक्षक	५ औ	प्रशासन	लेखा		१		
७	सहायक	५ औ	प्रशासन	सा.प्र .		४		
८	कम्प्युटर अपरेटर	५ औ	विविध			१		
९	लेखा सहायक	५ औ	प्रशासन	लेखा		१		
१०	प्रा .स .	५ औ	शिक्षा	शिक्षा प्रशासन		१		
११	हे. अ.	५ औ	स्वास्थ्य	हे.ई .		१		
१२	सब- इन्जिनियर	५ औ	इन्जिनियर	सिभिल		१		
१३	अ. सब- इन्जिनियर	चौथो	इन्जिनियर	सिभिल		१		
१४	स. महिला विकास निरीक्षक	चौथो	विविध			१		
१५	खा. पा. स. टे.	चौथो	इन्जिनियर	सिभिल	स्यानिटरी	१		
						१९		
वडा कार्यालय (६ वटा)								
१	सहायक	५ औ	प्रशासन	सा .प्र.		१		
२	सब- इन्जिनियर	५ औ	इन्जिनियर	सिभिल		२		
३	सहायक	चौथो	प्रशासन	सा.प्र .		५		

४	अ. सब- इन्जिनियर	चौथो	इन्जिनियर	सिभिल		४
						१२
कृषि तर्फ						
१	अधिकृत	७/८ औ	कृषि			१
२	सहायक	५ औ	कृषि			२
३	सहायक	चौथो	कृषि			१
						४
पशु तर्फ						
१	अधिकृत	९/१० औ	कृषि	लापोडेडे		१
२	सहायक	५ औ	कृषि	भेट/लापोडेडे		३
३	सहायक	चौथो	कृषि	भेट/लापोडेडे		४
						८
जम्मा						४३

ख) तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण

वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण					
क्र.सं.	कर्मचारीको नामथर	पद	सेवा / समुह	मो. नं.	कैफियत
१	प्रमेश नेपाल	१. नं. वडा सचिव	प्रशासन	9849324106	स्थायी
२	नकुल कुमार ओझा	२. नं. वडा सचिव	प्रशासन	9861469986	स्थायी
३	महेन्द्र कुमार श्रेष्ठ	३. नं. वडा सचिव	प्रशासन	9841671775	स्थायी
४	सुरेश लाल श्रेष्ठ	४. नं. वडा सचिव	स्वास्थ्य	9845146725	स्थायी
५	मुक्ति राज भट्ट	५. नं. वडा सचिव / कृषि प्राविधिक	कृषि	9865941522	स्थायी
६	राजेन्द्र प्रसाद वि क	६. नं. वडा सचिव / पशु प्राविधिक	पशु	9766593998	स्थायी
७	जानकी पाण्डे	पशु प्राविधिक	पशु	9742800067	स्थायी
८	विमला तामाङ	अ सव.ई	सिभिल / ईन्जिनियरि		करार
९	सन्तोष तामाङ	अ सव.ई	सिभिल / ईन्जिनियरि	9742468520	करार
१०	किरण वशि	अ सव.ई	सिभिल / ईन्जिनियरि	9815126607	करार
११	विष्णु तामाङ	सव.ई	सिभिल / ईन्जिनियरि	9849412451	स्थायी
१२	दिपा मिश्र	अ सव.ई	सिभिल / ईन्जिनियरि	9742855658	करार
१३	ईश्वर श्रेष्ठ	खा प स टे	सिभिल / स्या नटरी	9842768189	करार
१४	चित्र कुमार तामाङ	सहायक कम्प्युटर अपरेटर वडा नं. १		9841762744	करार
१५	भावना खनाल	सहायक कम्प्युटर अपरेटर वडा नं. २		9840316879	करार
१६	चन्द्रिका दाहाल	सहायक कम्प्युटर अपरेटर वडा नं. ३		9841091114	करार
१७	राजेन्द्र पाठक	सहायक कम्प्युटर अपरेटर वडा नं. ४		9843356287	करार
१८	सुमिक्षा तामाङ	सहायक कम्प्युटर अपरेटर वडा नं. ५		9746479165	करार
१९	रामचन्द्र खनाल	सहायक कम्प्युटर अपरेटर वडा नं. ६		9851178415	करार
२०	कामि सिंह तामाङ	कार्यालय सहयोगि १ नं. वडा		9848725985	स्थायी
२१	पदम बहादुर थापा	कार्यालय सहयोगि २ नं. वडा		9869389280	करार
२२	अमर राज उप्रेती	कार्यालय सहयोगि ३ नं. वडा			स्थायी
२३	विपना तामाङ	कार्यालय सहयोगि ४ नं. वडा		9803388312	करार
२४	गंगा अधिकारी	कार्यालय सहयोगि ५ नं. वडा		9849856623	करार

गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र. सं.	कर्मचारीको नामथर	पद	सेवा/समुह	सम्पर्क नं.	कैफियत
१	तेजिन्द्र गौतम	प्रमुख प्रशासकीय अधिकृत	प्रशासन	9851230153	स्थायी
२	सेवक विक्रम राई	वरिष्ठ लेखा अधिकृत	लेखा	9851225089	स्थायी
३	सन्तोष खनाल	वरिष्ठ विद्यालय निरीक्षक	शिक्षा प्रशासन	9849848946	स्थायी
४	सर्मिला मोक्तान तामाङ	अधिकृत छैटौ	प्रशासन	9767231919	स्थायी
५	फुलमाया खजुम	अधिकृत छैटौ	प्रशासन	9849201517	स्थायी
६	प्रकाश कुमार राई	लेखा अधिकृत छैटौ	लेखा	9869411228	स्थायी
७	वासुदेव श्रेष्ठ	स्वास्थ्य शाखा प्रमुख	स्वास्थ्य	9851083221	स्थायी
९	टिकादेवी खरेल	सहायक विद्यालय निरीक्षक	शिक्षा प्रशासन	9860659993	स्थायी
१०	विकिन सुवाल	सहायक ईन्जिनियर	सिभिल/ईन्जिनियरिङ	9841839207	स्थायी
११	पुरुषोत्तम वाग्ले	सूचना प्रविधि अधिकृत	सूचना प्रविधि	9861297742	करार (गाउँपालिका,
१२	सन्तु लामा	ईन्जिनियर	सिभिल	9851106782	करार (गाउँपालिका)
१३	सावित्री खनाल	रोजगार संयोजक	रोजगार सेवा केन्द्र	9843225605	करार
१४	नविन राना मगर	कृषि स्नातक	कृषि	9860786028	करार
१५	सृजना दुवाल	सव.ई	सिभिल/ईन्जिनियरिङ	9849+178145	स्थायी
१६	रविन ढकाल	सव.ई	सिभिल/ईन्जिनियरिङ	9862269766	स्थायी
१७	श्याम प्रसाद घिमिरे	आ ले प	लेखा	9851229812	स्थायी
१८	मनमोहन वि क	प स्वा प्र	पशु	9865508616	स्थायी
१९	उषा सुवेदी	कृषि प्राविधिक	कृषि	9869143592	स्थायी
२०	शर्मिला थापा	कम्प्युटर अपरेटर		9841944429	करार
२१	रविना रिमाल	एम.आई.एस. अपरेटर		9861182476	करार
२२	सिता खनाल	कानुनी सहजकर्ता		9869618533	करार
२३	राजेन्द्र पाठक	हे.अ.		9843914729	करार
२४	लाल माया तामाङ	स.म.वि.नि	विविध	9863669597	स्थायी
२५	दीपक सिटौला	शिक्षक		9851077960	स्थायी
२६	राजेश श्रेष्ठ	स.कम्प्युटर अपरेटर	विविध	9849991500	करार

२७	बिमा कुमारी तमाङ	फिल्ड सहायक		9869246375	करार
३०	कृतिका भण्डारी	ना.प्रा.स.	कृषि प्राविधिक	9841045896	करार
३२	युवराज भण्डारी	ना.प्र.स्वा.प्रा.	पशु प्राविधिक	9841142788	करार
३३	केशव भेटुवाल	ना.प्रा.स.	कृषि प्राविधिक	9843469795	करार
३४	डिल्वु दोर्जे तामाङ	ना.प्रा.स		9843629176	करार
३५	प्रदिप रिमाल	स क अ		9849249819	करार
३६	सन्तोषी लामा	उ.वि.स		9841186268	करार
३७	प्रकाश कंडेल	का.स.		9843937853	करार
३८	नारायण बानियाँ	का.स.		9840035519	करार
३९	शोभा चौलागाई	का.स.		9808051571	करार
४०	दिपेन्द्र उप्रेती	का.स.		9865394874	करार
४१	नारायण कपी कुस्ले	स्वीपर		9840145784	करार
४२	मीरा उप्रेती	का.स.		9843433491	करार
४३	दिल बहादुर तामाङ	ह स चा			करार
४४	जित बहादुर श्रेष्ठ	ह स चा			करार
४५	कुमार जङ्ग उप्रेती	ह स चा		9843264927	करार

## ग) कार्य विवरण

### १. सामान्य प्रशासन शाखा

#### (क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

#### (ख) सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन

- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनिज, वनको विवरण सहितको अध्यावधिक अभिलेख
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अध्यावधिक अभिलेख
- गाउँपालिका स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

#### (ग) स्थानीय तह, प्रदेश र संघ सँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार

#### (घ) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरी मार्फत देहायका कार्य सम्पादन गर्ने,
  - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
  - सम्पत्तिको संरक्षण,
  - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,

- स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन
- निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ङ) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

(च) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तारसम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन

- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।

#### (ज) बैठक तथा विधायन

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासनका लागि समन्वय
- विधायन सम्बन्धी अन्य कार्य

#### (झ) आन्तरिक लेखापरीक्षण

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

#### (ञ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभूषण, आदि ।

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभूषण सम्बन्धी सिफारिश, अभिलेख

## २. राजश्व तथा आर्थिक प्रशासन शाखा

### (क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहाल विटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड,

- सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
  - आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
  - स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
  - मालपोत संकलन
  - कानून बमोजिम ढुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
  - ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपफ्लायर, च्याफिटिङ्ग शुल्क
  - सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
  - पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
  - प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
  - प्रचलित कानून बमोजिम दण्ड जरिवाना
  - बाँकी बक्यौता रकमको लगत र असुल उपर
  - करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
  - वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
  - आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
  - राजश्व परामर्श समिति सम्बन्धी विषय
  - स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
  - राजश्वको सम्भाव्यता अध्ययन
  - राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
  - संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

### (ख) आर्थिक प्रशासन

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्य संचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन

- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

### ३. पूर्वाधार विकास तथा भवन नियमनशाखा

#### (क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

#### (ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

#### (ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू-उपयोग तथा वस्ती विकास जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

### बस्ती विकास

- शहरीकरण, बस्ती विकाससम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन

### (घ) जलविद्युत, उर्जा, सडक वत्ती र सिंचाई

#### जलविद्युत, उर्जा र सडक वत्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वत्तीको व्यवस्था

## सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

## (ड) वातावरण, पर्यावरण एवं जलाधार क्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- फोहरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- सार्वजनिक शौचालय व्यवस्थापन
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पानी मुहानको संरक्षण
- पहिरो नियन्त्रण
- जलवायु परिवर्तन अनुकूलन कार्यक्रम

## (च) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण

- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

#### (छ) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबर्द्धन

### ४. आर्थिक विकास शाखा

#### (क) कृषि, पशुपन्छी तथा सहकारी

##### कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रबर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रबर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

##### पशुपन्छी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

#### सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

#### (ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन

- वनबीऊ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायु परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन

#### (ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण

##### उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

##### खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायरक्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगर्भिक नक्सा प्रकाशन ।
-

#### (घ) रोजगार प्रबर्द्धन तथा गरिबी न्यूनीकरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

#### ५. सामाजिक विकास शाखा

##### (क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

### (ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगिता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

### (ग) आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधीको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधी र स्वास्थ्य उपकरणको खरीद, भण्डारण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम

- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

#### (घ) खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानीसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

#### (ङ) लैंगिक समानता तथा सामाजिक सुरक्षा

##### लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

##### बालबालिका

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन

##### युवा

- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

## जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन

## अपांगता भएका व्यक्ति र एकल महिला

- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य

## (च) गैरसरकारी संस्थापरिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

## (छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

## (ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबर्द्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबर्द्धन र विकास
- परम्परागतरूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन

- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास ।

## ६. योजना, अनुगमन तथा तथ्यांक शाखा

### (क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृत्यामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

### (ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

### (ग) तथ्यांक व्यवस्थापन

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण

- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- विषक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

## ४. गाउँकार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी/शाखा	लाग्ने दस्तुर (रु)	लाग्ने समय
१	व्यक्तिगत सिफारिस	१) ब्यहोरा खुलेको निवेदन २) सम्बन्धित वडाको सिफारिस ३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) सिफारिस पत्र उपलब्ध गराउने	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
२	प्राकृतिक प्रकोप सहायता	१) ब्यहोरा खुलेको निवेदन २) क्षतीको विवरण खुलेको प्रहरी सर्जमिन मुचुल्का ३) सम्बन्धित वडाको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृत/अध्यक्षबाट तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कार्यपालिकामा पेश गर्ने ४) कार्यपालिकाको निर्णयानुसार सहायता उपलब्ध गराउने	प्रमुख, प्रशासन शाखा/ आर्थिक प्रशासन शाखा	निशुल्क	सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
३	उपभोक्ता समितिसँग योजना सम्झौता गर्ने	१) ब्यहोरा खुलेको निवेदन २) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि ३) नियमानुसार उपभोक्ता समिति गठन ४) सम्बन्धित वडाको सिफारिस ५) स्वीकृत योजनाको लागत अनुमान	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) रीत पुगेको देखिएमा सम्झौता तयार गर्ने ५) सम्झौता गरी १ प्रति उपलब्ध गराउने	प्रमुख, योजना शाखा	निशुल्क	सोही दिन, विवरण बुझनुपर्ने भए बढीमा ७ दिनभित्र
४	योजनाको अन्तिम मूल्याङ्कन, भुक्तानी तथा फरफारक	१) ब्यहोरा खुलेको निवेदन २) प्राविधिकको अन्तिम मूल्याङ्कन ३) कार्य सम्पन्न प्रतिवेदन ४) नापी किताब खर्चको बिल भर्पाई ५) उपभोक्ता समितिको फछ्यौटका लागि निर्णय प्रतिलिपी ६) योजना सूचनापाटी, योजनाको फोटो र प्रतिवेदन	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) भुक्तानी गर्ने ५) योजना जाँचपास फरफारक गरिदिने	प्रमुख, योजना शाखा, पूर्वाधार विकास शाखा/ आर्थिक प्रशासन शाखा	निशुल्क	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म

		<p>७) वडास्तरीय अनुगमन समितिको निर्णय</p> <p>८) वडा कार्यालयको सिफारिस</p> <p>९) आयोजनामा लागेको खर्च (सार्वजनिक परीक्षण गरेको)</p> <p>१०) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन</p>				
५	व्यवसाय दर्ता	<p>१) ब्यहोरा खुलेको निवेदन पत्र (३ प्रति फोटो सहित)</p> <p>२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी</p> <p>३) अन्य निकायमा व्यवसाय दर्ता गरेको भए स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) मालपोत र घर जग्गा कर तिरेको रसिद</p> <p>५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि</p> <p>६) एकाघरको भए मञ्जुरीनामा</p> <p>७) सर्जिमिन मुचुल्का</p> <p>८) कृषि र पशुसँग सम्बन्धित भए मापदण्ड पुरा भएको सिफारिस</p>	<p>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</p> <p>२) निवेदन दर्ता गर्ने</p> <p>३) कागजात जाँच गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) अभिलेख राखी व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराउने</p>	प्रमुख, लघु उद्यम ईकाई	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन कृषि र पशु सँग सम्बन्धित भए र सर्जिमिनको हकमा बढीमा ७ दिन भित्र
६	व्यवसाय नविकरण	<p>१) ब्यहोरा खुलेको निवेदन पत्र</p> <p>२) अन्य निकायमा व्यवसाय दर्ता गरेको भए प्रमाणपत्र र स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) मालपोत र घर जग्गा कर तिरेको रसिद</p> <p>४) कर चुक्ताको प्रमाणपत्र</p> <p>५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि</p> <p>६) एकाघरको भए मञ्जुरीनामा</p>	<p>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</p> <p>२) निवेदन दर्ता गर्ने</p> <p>३) कागजात जाँच गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>५) व्यावसाय अभिलेख राखी प्रमाणपत्रमा नविकरण गर्ने</p>	प्रमुख, लघु उद्यम ईकाई	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन

७	न्यायिक समिति न्याय निरूपण	१) ब्यहोरा खुलेको निवेदन/विवाद दर्ता २) हकदैया, हदम्याद पुग्ने प्रमाण	१) न्यायिक समिति संयोजकले तोक आदेश गर्ने २) तोकिएको ढाँचामा विवाद दर्ता गर्ने ३) विवाद दर्ताको निस्सा र तारेख लिने ४) उजुरीसाथ तोकिएको ढाँचामा लिखितको प्रमाणको सक्कल र कम्तीमा एक प्रति नक्कल पेश गर्ने	प्रमुख, प्रशासन शाखा/न्यायिक समिति	निशुल्क	न्यायिक समितिको निर्णयानुसार
८	अपाङ्ग परिचय-पत्र	१) ब्यहोरा खुलेको निवेदन पत्र (३ प्रती फोटो सहित) २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ३) वडा कार्यालयको सिफारिस ४) तोकिएको चिकित्सकले प्रमाणित गरेको प्रमाण कागज	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) अभिलेख राखी परिचय पत्र उपलब्ध गराउने	प्रमुख, महिला तथा बालबालिका ईकाइ	निशुल्क	सोही दिन वा सिफारिस समितिको निर्णयानुसार
९	जेष्ठ नागरिक परिचय-पत्र	१) ब्यहोरा खुलेको निवेदन पत्र (३ प्रती फोटो सहित) २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ३) वडा कार्यालयको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कागजात जाँच गर्ने ४) अभिलेख राखी परिचय पत्र उपलब्ध गराउने	प्रमुख, महिला तथा बालबालिका ईकाइ	निशुल्क	सोही दिन
१०	उपचार खर्च	१) ब्यहोरा खुलेको निवेदन २) नागरिकताको प्रतिलिपी ३) विशेषज्ञले प्रमाणित गरेको कागजपत्र ४) वडा कार्यालयको सिफारिस	१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने २) निवेदन दर्ता गर्ने ३) कार्यपालिका बैठकमा पेश गर्ने ४) कार्यपालिकाको निर्णय अनुसार सहायता उपलब्ध गराउने	प्रमुख, स्वास्थ्य शाखा/आर्थिक प्रशासन शाखा	निशुल्क	कार्यपालिकाको निर्णय पश्चात ३ दिन

११	खानेपानी मुहान दर्ता	<ol style="list-style-type: none"> <li>१) ब्यहोरा खुलेको निवेदन</li> <li>२) पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी</li> <li>३) उपभोक्ताको भेला, समूह गठन र निर्णयको प्रतिलिपी</li> <li>४) उपभोक्ता समूहको बिधानको सक्कल २ प्रति</li> <li>५) सम्बन्धित वडा कार्यालयको सिफारिस</li> </ol>	<ol style="list-style-type: none"> <li>१) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) कागजातहरू जाँच गर्ने</li> <li>४) हकदावी सूचना प्रकाशन गर्ने</li> <li>५) जलस्रोत समितिको निर्णयानुसार अभिलेख राखी दर्ता प्रमाण-पत्र उपलब्ध गराउने</li> </ol>	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	समितिको निर्णयपछि ३ दिन
१२	सहकारी दर्ता	<ol style="list-style-type: none"> <li>१) सहकारी नियमावलीको अनुसूची अनुसारको निवेदन</li> <li>२) तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी</li> <li>३) सहकारी सदस्यहरूको प्रारम्भिक र अन्तिम भेलाको निर्णय प्रतिलिपी</li> <li>४) सहकारी विनियमको सक्कल प्रती २ प्रती</li> <li>५) सहकारीकोको छाप</li> <li>६) सम्भाव्यता अध्ययन प्रतिवेदन</li> <li>७) अधिकार प्रत्यायोजनको पत्र</li> <li>८) स्वघोषणा पत्र</li> <li>९) सम्बन्धित वडा कार्यालयको सिफारिस</li> </ol>	<ol style="list-style-type: none"> <li>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) कागजातहरू जाँच गर्ने</li> <li>४) कार्यपालिका बैठकमा पेश गर्ने</li> <li>५) निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>६) कार्यपालिका बैठकको निर्णयानुसार अभिलेख राखी प्रमाण-पत्र उपलब्ध गराउने</li> </ol>	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	कार्यपालिकाको निर्णय पश्चात ३ दिन
१३	कृषक समूह दर्ता	<ol style="list-style-type: none"> <li>१) ब्यहोरा खुलेको निवेदन</li> <li>२) तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी</li> <li>३) कृषकको भेला, समूह गठन र निर्णयको प्रतिलिपी</li> <li>४) कृषक समूहको बिधानको सक्कल प्रती २ प्रती</li> </ol>	<ol style="list-style-type: none"> <li>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) कागजातहरू जाँच गर्ने</li> <li>४) निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>५) अभिलेख राखी प्रमाण पत्र उपलब्ध गराउने</li> </ol>	प्रमुख, कृषि शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	सोहि दिन

		<ul style="list-style-type: none"> <li>५) समूहको छाप</li> <li>६) सम्बन्धित वडा कार्यालयको सिफारिस</li> </ul>				
१४	कृषक समूह नविकरण	<ul style="list-style-type: none"> <li>१) ब्यहोरा खुलेको निवेदन</li> <li>२) तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी</li> <li>३) कृषक समूहको निर्णय प्रतिलिपी</li> <li>४) कृषक समूहको बिधानको सङ्कलन प्रती २ प्रती</li> <li>५) समूहको छाप</li> <li>६) लेखा परीक्षणको प्रतिवेदन</li> </ul>	<ul style="list-style-type: none"> <li>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) निवेदकले तोकिएको शुल्क बुझाउने</li> <li>४) अभिलेख राखी प्रमाण-पत्र उपलब्ध गराउने</li> </ul>	प्रमुख, कृषि शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	सोहि दिन
१५	माटो परीक्षण	<ul style="list-style-type: none"> <li>१) ब्यहोरा खुलेको निवेदन</li> <li>२) लालपुर्जाको प्रतिलिपी</li> <li>३) माटोको नमुना</li> </ul>	<ul style="list-style-type: none"> <li>१) तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) माटो जाँच गरी प्रतिवेदन उपलब्ध गराउने</li> </ul>	प्रमुख, कृषि शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	सोहि दिन
१६	प्राविधिक परामर्श सेवा (कृषि र पशु )	<ul style="list-style-type: none"> <li>१) नमुना सहित स्वयं सेवाग्राही उपस्थित हुने</li> </ul>	<ul style="list-style-type: none"> <li>१) नाम दर्ता गर्ने</li> <li>२) नमुना परिक्षण गर्ने</li> <li>३) उपचार तथा सिफारिस उपलब्ध गराउने</li> </ul>	निशुल्क	प्रमुख, कृषि/पशु शाखा	सोहि दिन
१७	नक्सा पास	<ul style="list-style-type: none"> <li>१) नेपाली नागरिकताको प्रमाणपत्र, लालपुर्जा, ट्रेस नक्साको प्रतिलिपी</li> <li>२) मालपोत कर तिरेको रसिद</li> <li>३) वडा कार्यालयको टाँस मुचुल्का सहितको सिफारिस</li> <li>४) वडा कार्यालयको घर जग्गापास सर्जिमिन मुचुल्का प्रतिवेदन</li> <li>५) घर बनाउन प्रस्ताव गरेको नक्सा</li> <li>६) नक्सा पासको दस्तुर तिरेको रसिद</li> <li>७) नक्सापास दरखास्त फाराम</li> </ul>	<ul style="list-style-type: none"> <li>१) दस्तुर तिरेर नक्सापास दरखास्त फाराम लिने</li> <li>२) सँधियारको नाममा १५ दिने सुचना टाँस</li> <li>३) वडा कार्यालयबाट टाँस मुचुल्का</li> <li>४) सर्जिमिन मुचुल्काको प्रतिवेदन पेश</li> <li>५) घर बनाउन प्रस्ताव गरेको नक्साको मापदण्ड जाँच</li> <li>६) घर निर्माण (प्रथम चरण) स्विकृत गर्ने</li> <li>७) निवेदकलाई प्रथम चरणको घर निर्माण गर्न ईजाजत पत्र उपलब्ध गराउने</li> </ul>	प्रमुख, पुर्वाधार विकास तथा भवन नियमन शाखा	आर्थिक ऐन, २०८२ अनुसार	कम्तीमा २० दिन

१८	निर्माण ब्यबसायी "घ" बर्गको ईजाजतपत्र	<ul style="list-style-type: none"> <li>१) ब्यहोरा खुलेको निवेदन</li> <li>२) कार्यबिधी बमोजिम जनशक्ति र मेसिन उपकरणको विवरण</li> <li>३) वडा कार्यालयको सिफारिस</li> <li>४) दस्तुर शुल्क तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) मापदण्ड बमोजिम कागजात जाँच</li> <li>४) दस्तुर शुल्क बुझाउने</li> <li>५) अभिलेख राखी प्रमाण पत्र उपलब्ध गराउने</li> </ul>	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	१५ दिन
१९	निर्माण ब्यबसायी "घ" बर्गको ईजाजतपत्र नविकरण	<ul style="list-style-type: none"> <li>१) ब्यहोरा खुलेको निवेदन</li> <li>२) ईजाजत पत्रको सक्कल प्रति र प्रतिलिपी</li> <li>३) कार्यबिधी बमोजिम जनशक्ति र मेसिन उपकरणको विवरण</li> <li>४) कर चुक्ताको प्रमाण पत्र</li> <li>५) दस्तुर शुल्क तिरेको रसिद</li> </ul>	<ul style="list-style-type: none"> <li>१) प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने</li> <li>२) निवेदन दर्ता गर्ने</li> <li>३) मापदण्ड बमोजिम कागजात जाँच</li> <li>४) दस्तुर शुल्क बुझाउने</li> <li>५) अभिलेख राखी प्रमाण-पत्र नविकरण गराउने</li> </ul>	प्रमुख, प्रशासन शाखा	आर्थिक ऐन, २०८२ अनुसार -	सोहि दिन
२०	गुनासो सुन्ने अधिकारी					

५. सेवा प्रदान गर्ने निकायको शाखा, जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारीको पद	जिम्मेवार अधिकारीको नाम	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष	प्रमुख प्रशासकीय अधिकृत	तेजिन्द्र गौतम	
२	सामान्य प्रशासन शाखा	अधिकृत छैठौं	सर्मिला कुमारी तामाङ मोक्तान	
		कम्प्युटर अपरेटर	शर्मिला थापा	
३	आर्थिक प्रशासन शाखा	लेखा अधिकृत आठौं	सेवक विक्रम राई	
		अधिकृत छैठौं	प्रकाश कुमार राई	
४	भौतिक पूर्वाधार तथा भवन नियमन शाखा	ईन्जिनियर	विक्रम सुवाल	
		ईन्जिनियर	सन्तु लामा	
		सव- ईन्जिनियर	रविन ढकाल	
५	योजना अनुगमन तथा तथ्यांक शाखा	अधिकृत छैठौं	फुलमाया खजुम	
		स. क. अ.	प्रदिप रिमाल	
६	राजश्व शाखा	स.क.अ.	राजेश श्रेष्ठ	
७	जिन्सी शाखा	सव- ईन्जिनियर	सृजना दुवाल	
८	शिक्षा शाखा	वरिष्ठ विद्यालय निरीक्षक	सन्तोष खनाल	
		सहायक विद्यालय निरीक्षक	टिकादेवी खरेल	
		सहजकर्ता शिक्षक	दिपक प्रसाद सिटौला	
९	स्वास्थ्य तथा सरसफाई शाखा	स्वास्थ्य संयोजक	वासुदेव श्रेष्ठ	
		हे. अ	राजेन्द्र पाठक	
१०	कृषि शाखा	कृषि स्नातक	नविन राना मगर	
		कृषि प्राविधिक	उषा सुवेदी	
		ना.प्रा.स.	कृतिका भण्डारी	
११	पशु सेवा शाखा	प स्वा प्र	मनमोहन वि क	
		ना.प.से.प्रा.	दोर्जे तामाङ	
१२	सूचना, सञ्चार तथा प्रविधि शाखा	सूचना प्रविधि अधिकृत	पूरुषोत्तम वाग्ले	
१३	महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा	स.म.वि.नि	लालमाया तामाङ	

१४	पन्जिकरण शाखा	MIS अपरेटर	रविना रिमाल	
		फिल्ड सहायक	विमा कुमारी तामाङ	
१५	उद्योग शाखा	उ. वि. स.	सन्तोषी लामा	
१६	राष्ट्रिय रोजगार प्रवर्द्धन	रोजगार संयोजक	सावित्री खनाल	
१७	न्यायीक समिति	कानुनी सहजकर्ता	सिता खनाल	
१८	आन्तरिक लेखा परीक्षण	आ ले प	श्याम प्रसाद घिमिरे	
१९	अन्य	कार्यालय सहयोगी	प्रकाश कडेल	
		कार्यालय सहयोगी	दिपेन्द्र उप्रेती	
		कार्यालय सहयोगी	नारायण वानियाँ	
		कार्यालय सहयोगी	मिरा उप्रेती	
		कार्यालय सहयोगी	शेभा चौलागाई	
		स्वीपर	नारायण कुपि कुस्ले	

#### ६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

क्र.स.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१	व्यक्तिगत सिफारिस	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र	
२	प्राकृतिक प्रकोप सहायता	निःशुल्क	सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र	
३	उपभोक्ता समितिसँग योजना सम्झौता गर्ने	निःशुल्क	सोही दिन, विवरण बुझनुपर्ने भए बढीमा ७ दिनभित्र	
१	योजनाको अन्तिम मूल्याङ्कन, भुक्तानी तथा फरफारक	निःशुल्क	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म	
५	व्यवसाय दर्ता	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन कृषि र पशु सँग सम्बन्धित भए र सर्जमिनको हकमा बढीमा ७ दिन भित्र	

६	व्यवसाय नविकरण	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन	
७	न्यायिक समिति न्याय निरूपण	निःशुल्क	न्यायिक समितिको निर्णयानुसार	
८	अपाङ्ग परिचय-पत्र	निःशुल्क	सोही दिन वा सिफारिस समितिको निर्णयानुसार	
९	जेष्ठ नागरिक परिचय-पत्र	निःशुल्क	सोही दिन	
१०	उपचार खर्च	निःशुल्क	कार्यपालिकाको निर्णय पश्चात ३ दिन	
११	खानेपानी मुहान दर्ता	आर्थिक ऐन, २०८२ अनुसार	समितिको निर्णयपछि ३ दिन	
१२	सहकारी दर्ता	आर्थिक ऐन, २०८२ अनुसार	कार्यपालिकाको निर्णय पश्चात ३ दिन	
१३	कृषक समूह दर्ता	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन	
१४	कृषक समूह नविकरण	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन	
१५	माटो परीक्षण	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन	
१६	प्राविधिक परामर्श सेवा (कृषि र पशु )	प्रमुख, कृषि/पशु शाखा	सोही दिन	
१७	नक्सा पास	निवेदन फाराम दस्तुर आर्थिक ऐन, २०८२ अनुसार	कम्तीमा २० दिन	
१८	निर्माण ब्यवसायी "घ" बर्गको ईजाजतपत्र	आर्थिक ऐन, २०८२ अनुसार	१५ दिन	
१९	निर्माण ब्यवसायी "घ" बर्गको ईजाजतपत्र नविकरण	आर्थिक ऐन, २०८२ अनुसार	सोही दिन	

## ७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

आन्तरिक प्रशासनिक र अन्य विषयको निर्णय सम्बन्धित शाखाबाट पेश हुने टिप्पणीको आधारमा प्रमुख प्रशासकीय अधिकृतको निर्णय हुन्छ। तादी गाउँपालिका गाउँकार्यपालिका कार्यविभाजन नियमावली, २०७४ बमोजिम गाउँ कार्यपालिकाको बैठकमा प्रस्ताव पठाउनुपर्ने विषयमा यस कार्यालयको अनुरोधमा गाउँ कार्यपालिकाको बैठक तथा

गाउँ सभामा पेश भई निर्णय गरिने व्यवस्था रहेको छ। साथै गाउँपालिकाले सम्पादन गर्ने अन्य कार्यहरू स्थानीय सरकार संचालन ऐन, निर्देशिका, कार्यविधि, परिपत्र सम्बन्धित कानूनमा तोकिए बमोजिम हुने गर्दछ।

## ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

### प्रमुख प्रशासकीय अधिकृत

## ९. तादी गाउँपालिकाले सम्पादन गरेको कामको विवरण

सि.नं.	सम्पादन गरेको काम	कामको परिमाण	कैफियत
१	सिफारिस		
२	प्राकृतिक प्रकोप सहायता		
३	उपभोक्ता समितिसँग योजना सम्झौता गर्ने	६१	
४	योजनाको अन्तिम मूल्याङ्कन, भुक्तानी तथा फरफारक	११	
५	व्यवसाय दर्ता	४२	
६	व्यवसाय नविकरण	१५१	
७	न्यायिक समिति न्याय निरूपण		
८	अपाङ्ग परिचय-पत्र		
९	जेष्ठ नागरिक परिचय-पत्र		
१०	आर्थिक सहायता		
११	खानेपानी मुहान दर्ता		
१२	खानेपानी मुहान दर्ता नविकरण		
१३	सहकारी दर्ता		
१४	कृषक समूह दर्ता		
१५	कृषक समूह नविकरण		
१६	माटो परीक्षण		
१७	नक्सा पास		
१८	घर नक्सा अभिलेखिकरण		
१९	निर्माण ब्यवसायी "घ" बर्गको ईजाजतपत्र		
२०	निर्माण ब्यवसायी "घ" बर्गको ईजाजतपत्र नविकरण		

## १०. सूचना अधिकारी र प्रमुखको नाम र पद

### क) कार्यालय प्रमुख

- नाम: तेजिन्द्र गौतम
- पद: प्रमुख प्रशासकीय अधिकृत
- सम्पर्क नं : ९८५१२३०१५३
- इमेल: sujanb24@gmail.com

सूचना अधिकारी र प्रमुखको नाम र पद

११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरणः

क. कार्यालयको राजस्व सम्बन्धि विवरणः

आ.व. : २०८२/८३ अवधी : २०८२/०७/०१-२०८२/०९/३०				
क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	रकम	कैफियत
१	११३१४	भूमिकर/मालपोत	३,३८,८३९.३६	
२	११३१७	वहाल कर	२,७४,७७१.९०	
३	११६९१	अन्य कर	६३,६३७.००	
४	१४२१८	विद्युत सेवा शुल्क	३००.००	
५	१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	१,६२,६६५.००	
६	१४२४२	नक्सापास दस्तुर	३८,९०६.६५	
७	१४२४३	सिफारिश दस्तुर	२,८९,१५०.००	
८	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	१,१२,९००.००	
९	१४२४५	नाता प्रमाणित दस्तुर	२७,८००.००	
१०	१४२४९	अन्य दस्तुर	५,४००.००	
११	१४२५३	व्यावसाय रजिष्ट्रेशन दस्तुर	१,३६,७५५.००	
१२	१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत	१,१९२.००	
१३	१४५२९	अन्य राजस्व	७,२००.००	
१४	१४६११	व्यवसाय कर	२,०००.००	
१५	१५१११	बेरूजू	६५,५००.००	
१६	३३३६६	दहत्तर बहत्तर शुल्क	२३,२०,०००.००	
जम्मा			३८,४७,०१६.९१	

ख) २०८२ कार्तिक देखि पुष मसान्त सम्मको आय र व्ययको विवरण

आय र व्ययको विवरण अन्तिममा राखिएको छ ।

१२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूचीहरू

वेभ साईटमा राखिएको छ ।

१३. तोकिए बमोजिमका अन्य कार्यहरू

## कृषि/ पशु विकास शाखा

आर्थिक वर्ष २०८२।०८३ को कार्तिक महिना देखि पुष महिना सम्म गरेको कार्य प्रगति विवरण (कृषि विकास शाखा)

क्र.सं.	कार्यक्रमको शिर्षक	बजेट	कैफियत
१.	कृषि समुह मार्फत च्याउ खेती	रु.१,००,०००।-	सूचना प्रकाशन भएको
२.	कृषि , पशुपन्छी तथा मत्स्य तथ्याकं अध्यावधिक कार्यक्रम	रु.४५,०००।-	कार्यक्रम सञ्चालन भईरहेको
३.	मकै बिउ उत्पादन कार्यक्रम	रु.७,७५,०००।-	सूचना प्रकाशन भएको
४.	रैथाने वाली प्रवर्द्धन कार्यक्रम	रु.२०,००,०००।-	सूचना प्रकाशन भएको
५.	५० % अनुदानमा कृषि तथा पशुपालन फर्मलाई विभिन्न सहायता कार्यक्रम तादी -५	रु.१,००,०००।-	सूचना प्रकाशन भएको
६.	५० % अनुदानमा कृषि सामाग्री वितरण कार्यक्रम तादी - ६	रु.१,००,०००।-	सूचना प्रकाशन भएको

तादी गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को कार्तिक महिना देखि पुष महिना सम्म गरेको कार्य प्रगति विवरण ( पशु सेवा शाखा )

१. गोबर परिक्षण : गाई, गोरु, बाच्छ, बाच्छी - १६७

रागाँ, भैसी, पाडापाडी - २७७

बाखा, बोका, पाठापाठी - ११३

२.पशुपालन किसानको लागि पशु प्राविधिक परामर्श ।

३. पशुपन्छीको लागि नि-शुल्क औषधी वितरण : ३३४ जना किसान

४.किसानको घर, गोठमा प्राविधिक फिल्डमा गई विभिन्न पशुपन्छीमा लाग्ने रोगको पहिचान तथा उपचार संख्या:

गाई, गोरु, बाच्छ, बाच्छी - ६६

रागाँ, भैसी, पाडापाडी - ७१

बाखा, बोका, पाठापाठी - १२३

५.पशुपन्छी मृत्यु पछी विभिन्न विमा कम्पनीलाई मृत्यु प्रमाणित सिफारिस प्रदान : १३

६. जिल्ला पशु सेवा कार्यालयबाट माग भै आएको पशुपन्छी सम्बन्धी तथ्याङ्क विवरण पठाईएको ।

७. छाडा तथा घरपालुवा कुकुरहरुलाई रेविज खोप : ९ कुकुर

१०. व्यवसायिक तवरले गा.पा. भित्रबाट बाहिरी स्थानमा खसी,बोका,रागाँ निकासी गर्दा करमको दायरामा ल्याई सिफारिस प्रदान ।

## न्यायीक समिति

२०८२।०७।०१ देखि २०८२।०९।३०सम्मको प्रगति प्रतिवेदन

क.स	न्यायिक समितिमा परेका उजुरीहरुको विवरण	उजुरी संख्या	फछ्यौट संख्या	पुनरावेदन परेको संख्या	फछ्यौट हुन बाँकी उजुरी संख्या
१	जग्ग ,साँध सिमाना सम्बन्धि विवाद	२ ओटा	१ ओटा	-	१ ओटा
२	अर्काको वाली नोक्सानी,परालको कुनो आगजनी	२ ओटा	१ ओटा	-	१ ओटा
	जम्मा	४ ओटा	२ ओटा	-	२ ओटा

## पूर्वाधार विकास

आ. व. २०८२/०८३ को कार्तिक महिना देखि पुष मसान्त सम्म सम्पादन गरिएको कार्यको प्रगति विवरण

क्र. स.	सम्झौता भएको योजना संख्या	भुक्तानी सिफारिस भएको योजना संख्या	कैफियत
१.	६१ वटा	११ वटा	उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको।

## पञ्जिकर शाखा, सेवा ईकाइ

व्यक्तिगत घटना दर्ताको प्रतिवेदन

नेपाल सरकार

तादी गाउँपालिका

जिल्ला : नुवाकोट गा.पा.न/पा. : तादी दर्ता मिति देखि : २०८२०१-०७- दर्ता मिति सम्म : २०८२३०-०९-

वडा नं.	जन्म				मृत्यु				सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवा रिसे	जम्मा	
	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	जम्मा	जम्मा	दर्ता संख्या	सदस्य को संख्या	दर्ता संख्या	सदस्य को संख्या	जम्मा		
१	१०	२१		३१	२	१		३	१	१४							४९
२	४	५		९	१	२		३	१	१०							२३
३	११	४		१५	२	२		४	१	५			१	६			२६
४	९	८		१७		२		२		५							२४
५	९	१५		२४	४	४		८	२	१०			१	४			४५
६	७	२०		२७	१			१	२	१०			१	४			४१

जम्मा	५०	७३	०	१२३	१०	११	०	२१	७	५४	०	०	३	१४	०	२०८
-------	----	----	---	-----	----	----	---	----	---	----	---	---	---	----	---	-----

अनुसूची-६  
(नियम २३ को उपनियम(१) सँग सम्बन्धित)  
सामाजिक सुरक्षा भत्ता वितरणको विवरण

जिल्ला : नुवाकोट गा.पा/न.पा. : तादी आर्थिक वर्ष : २०८२/८३

	दोस्रो त्रैमासिक			
	कायम संख्या	रकम	वितरण गरेको संख्या	वितरण गरेको रकम
अन्य जेष्ठ नागरिक भत्ता	१८७४	२२४३८९८५	१८७३	२२४२६९८५
जेष्ठ नागरिक भत्ता (दलित)	६२	४९२१००	६२	४९२१००
जेष्ठ नागरिक एकल महिला	१२६	१००५४८०	१२६	१००५४८०
जेष्ठ नागरिक क्षेत्र तोकिएका	०	०	०	०
विधवा	१९२	१५१८८६०	१९२	१५१८८६०
पूर्ण अपाङ्गता भत्ता	४९	५८६५३०	४९	५८६५३०
अति अशक्त अपाङ्गता भत्ता	१३७	८७४६०८	१३७	८७४६०८
क्षेत्र तोकिएका बालबालिका	०	०	०	०
लोपन्मुख बालबालिका	०	०	०	०
दलित बालबालिका	९०	१३६२७४	९०	१३६२७४
लोपन्मुख जाति	०	०	०	०
जम्मा	२५३०	२७०५२८३७	२५२९	२७०४०८३७

दोस्रो त्रैमासिक (कार्तिक-पौष) प्रगति प्रतिवेदन २०८२/८३  
आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा  
स्वास्थ्य तर्फ सम्पादन भएको मुख्य कार्यक्रम तथा क्रियाकलापहरुको विवरण

सि.नं	कार्यक्रम/आयोजना/क्रियाकलापको नाम	जम्मा खर्च/अनुमानित खर्च	प्रगति																										
१	समुदायमा आधारीत नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CBIMNCI) अनसाईट कोचिड	९९,०००	सबै वडाहरुमा संचालन गरिएको																										
२	राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन		<table border="1"> <thead> <tr> <th></th> <th></th> <th>Nutrition-&lt; 5yr Children Receiving-Vitamin A-12-59 Months</th> <th>Nutrition-&lt; 5yr Children Receiving-Vitamin A-6-11 Months</th> </tr> </thead> <tbody> <tr> <td rowspan="7">Shrawan 2082 - Asar 2083</td> <td>30502 Tadi 01</td> <td>127</td> <td>8</td> </tr> <tr> <td>30502 Tadi 02</td> <td>120</td> <td>11</td> </tr> <tr> <td>30502 Tadi 03</td> <td>209</td> <td>15</td> </tr> <tr> <td>30502 Tadi 04</td> <td>155</td> <td>14</td> </tr> <tr> <td>30502 Tadi 05</td> <td>158</td> <td>9</td> </tr> <tr> <td>30502 Tadi 06</td> <td>102</td> <td>23</td> </tr> <tr> <td>30502 Tadi Rural Municipality</td> <td>871</td> <td>80</td> </tr> </tbody> </table> <p>कार्तिक २०८२</p>			Nutrition-< 5yr Children Receiving-Vitamin A-12-59 Months	Nutrition-< 5yr Children Receiving-Vitamin A-6-11 Months	Shrawan 2082 - Asar 2083	30502 Tadi 01	127	8	30502 Tadi 02	120	11	30502 Tadi 03	209	15	30502 Tadi 04	155	14	30502 Tadi 05	158	9	30502 Tadi 06	102	23	30502 Tadi Rural Municipality	871	80
		Nutrition-< 5yr Children Receiving-Vitamin A-12-59 Months	Nutrition-< 5yr Children Receiving-Vitamin A-6-11 Months																										
Shrawan 2082 - Asar 2083	30502 Tadi 01	127	8																										
	30502 Tadi 02	120	11																										
	30502 Tadi 03	209	15																										
	30502 Tadi 04	155	14																										
	30502 Tadi 05	158	9																										
	30502 Tadi 06	102	23																										
	30502 Tadi Rural Municipality	871	80																										
३	प्रजनन् रुग्णता स्वास्थ्य सेवा (VIA Screening शिविर)	१,००,०००	<p><b>Date: 2082/09/29 &amp; 30</b></p> <p><b>Place: Urleni Health post and Rajamati Basic School</b></p> <p>Total Screening: 94, Suspected Positive Case: 7</p>																										

			पाठेघरको मुखको क्यान्सर						
			HPV DNA		VIA		Pap Smear & Others		
			Screened	Positive	Screened	Positive	Screened	Positive	
			1	3	4	5	6	7	
			३०-४९ वर्षका महिलाको संख्या			56	4		
			५० वर्ष भन्दा माथिका महिलाको संख्या			38	3		
४	किशोर किशोरी स्वास्थ्य सेवा संचालन	५८,२००							
५	न्युनतम सेवा मापदण्ड फलोअप मुल्यांकन (MSS)	१,३५,०००							
६	अहिला स्वास्थ्य स्वयं सेविका दिवस/ महिला सामुदायीक स्वास्थ्य स्वयं सेविकालाई नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण/ मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धि जनचेतना कार्यक्रम	९३,५००							
७	मृगौला प्रत्यारोपण गरेका डायलाईसीस गराई रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात बिरामीहरूको औषधि उपचार खर्च बापत मासिक ५०००। को दरले प्रथम त्रैमासिकको भुक्तानी								

मृगौला प्रत्यारोपण गरेका, डायलाईसीस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धि विवरण

आ.ब : २०८२/८३ दोस्रो तैमासिक (कार्तिक देखि पौष) मासिक रु ५०००

सी. नं	लाभग्राही को नाम थर	नागरिता नं/ जन्म दर्ता नं	स्थायी ठेगाना	लक्षित समूह	सम्पर्क नं	सिफारिस गर्ने चिकित्सकको विवरण (नाम र मेडिकल काउन्सिल नं.)	जम्मा रकम	कैफियत
१	मिनु तामांग	२५३०२३/५०२	तादी-१	क्यान्सर	९८१८६७९५९२	डा. डचिना कोइराला (२८२९०)	३०,०००.००	अगिल्लो किस्ता छुटेको
२	युनिका तामाङ्ग	१०१५४	तादी-१	क्यान्सर	९८०८१४१५१४	डा. गोकर्ण शाहा (१३९६८)	१५,०००.००	
३	रिता भुजेल	२५३०२३/४८६	तादी-१	क्यान्सर	९८०८०६४६३५	डा. प्रभात चन्द्र ठाकुर	३०,०००.००	अगिल्लो किस्ता छुटेको
४	एलिशा लामिछाने	११३	तादी-१	मृगौला रोग		डा. राजेन्द्र दुवाल (१८८७१)	१५,०००.००	
५	मार्सग तामाङ्ग	२५३०२३/२४१	तादी-१	क्यान्सर	९८६९२३२५८२	डा. रक्षा श्रेष्ठ (४५२१)	१५,०००.००	
६	छत्र बहादुर खड्का	२५४(३४७)	तादी-२	मेरुदण्ड पक्षघात	९८४१५९६३४४	डा. मुक्ति तिमल्सेना (२३५५)	१५,०००.००	
७	माल्सनी तामाङ्ग	२५३०२१/३४४	तादी-२	क्यान्सर	९८१३२६१४८७	डा. रोशनी श्रेष्ठ	१५,०००.००	
८	गोमा श्रेष्ठ	२५१०२१/२०९	तादी-२	क्यान्सर	९८६०९०४६११	डा. अनुप घिमिरे (१३६९०)	१५,०००.००	
९	जुना कट्टेल	२५३०२९-३५६	तादी-२	क्यान्सर	९७४८२२७९९५१	डा. विजय श्रेष्ठ (२६८८२)	१५,०००.००	
१०	रुद्र सुवेदी	१०२१-२५६	तादी-२	क्यान्सर	९८४०२६५१७३	आमिरा काफ्ले (२९२५)	१५,०००.००	
११	सविता सिटौला	६६४५३	तादी-२	क्यान्सर	९८४१२६२१५०	डा. प्रशान्त त्रिपाठी	१५,०००.००	
१२	काजिब तिवारी	२५१०२१/ २०६८१४२३	तादी-२	क्यान्सर		डा. गिसुपनिख प्रसिको (३६६)	१५,०००.००	
१३	राकेश श्रेष्ठ	१११६५२	तादी-२	मेरुदण्ड पक्षघात	९७४१८९९९६६	डा. रोशनी श्रेष्ठ	१५,०००.००	
१४	राहुल तामाङ्ग	२५-०२-८१- ००५०२	तादी-२	क्यान्सर		डा. निशा शर्मा	१५,०००.००	
१५	हरि बहादुर दाहाल	२०३६५	तादी-२	क्यान्सर		डा. निर्मल लामिछाने	१५,०००.००	

१६	सुर्यकुमारी श्रेष्ठ	२५३०२१/३२७	तादी-२	क्यान्सर		डा.अनुज के.सी	15,000.00	
१७	राम कुमार रिमाल	१३८	तादी-२	क्यान्सर	९८४१६८१७६१	डा. पविन यादव (३०२१७)	15,000.00	
१८	इशोरी परियार	२५३०२४/१३३	तादी-३	क्यान्सर	९८६५३९४८७९	डा.सुरेश कुमार महर्जन	30,000.00	अगिल्लो किस्ता छुटेको
१९	मदन उप्रेती	४२६७/२७६४/ ४५५३८	तादी-३	क्यान्सर		डा.विशाल पौडेल	15,000.00	
२०	डिल्ली कुमारी नेपाल	५७४	तादी-३	क्यान्सर	९८४५०५६१०३	डा.सुमन चापागाई(५०३९)	15,000.00	
२१	अम्बिका उप्रेती	२०७७	तादी-३	क्यान्सर	९८४३३८१८१५	डा.रक्षा श्रेष्ठ(४५२१)	15,000.00	
२२	सिता रिमाल	२५३०२१/१०८	तादी-३	क्यान्सर	९८६३०२५४११	डा.बिष्णु दत्त पौडेल (१६१२)	15,000.00	
२३	सजना तामाङ्ग	२५३०२४/१८	तादी-३	क्यान्सर	९८०३०४२७०७	डा.दीप लामिछाने	15,000.00	
२४	मिना खत्री	४४१०२६/९३	तादी-३	क्यान्सर	९८५१०९०४२३	डा.जेरिन तिवारी(१७८४७)	15,000.00	
२५	चम्फा तामाङ्ग	९९७१३	तादी-३	क्यान्सर	९८४३४३३५५६	डा.अन्जु (३१८९)	15,000.00	
२६	साइली तामाङ्ग	५९९	तादी-३	क्यान्सर	9860444587	डा.रक्षा श्रेष्ठ(४५२१)	15,000.00	
२७	बेलमाया तामाङ्ग	९७००७	तादी-३	मृगौला रोग	९७६९३५७५८१		15,000.00	
२८	सरिता मुक्तान तामाङ्ग	९०५२३	तादी-६	क्यान्सर	९८६०८३३९९५	डा.दक्षिणा कोइराला (२८२९०)	15,000.00	
२९	सुमिन्द्र श्रेष्ठ (सिलवाल)	१९२२	तादी-३	क्यान्सर	९८४१०८६३२८	डा.रक्षा श्रेष्ठ(४५२१)	15,000.00	
३०	चन्द्रमाया श्रेष्ठ	२५-०१-७०- १३७५५	तादी-३	क्यान्सर	९८४१६६३६३३	डा.बिसाल पौडेल	15,000.00	DEATH
३१	राम बाबु उप्रेती	२१०-३०-०३१	तादी-३	क्यान्सर	९८४३१७९८०१	डा.अनुप घिमिरे(१३६९०)	15,000.00	नयाँ
३२	निरा गुरुङ्ग	२२०८	तादी-३	क्यान्सर	९८४०८९०५५४	डा.पुनम कुमारी थापा(३२६४४)	15,000.00	
३३	सजिना तामाङ्ग	२५१०२३/११९	तादी-३	क्यान्सर	९७४६२८०४३७	डा. सुरेश कुमार महर्जन	15,000.00	नयाँ

३४	अजिता उप्रेती	२५१०२३/५७१ ६	तादी-३	क्यान्सर	९८६३३२२७६०	डा. अनुप (१८१४१)	15,000.00	नयाँ
३५	ज्ञानी माया तामाङ्ग	२५३०२१/५०८	तादी-३	क्यान्सर	९८४५७५१८०८	डा.निलेश महर्जन (३१५५३)	15,000.00	
३६	गीता श्रेष्ठ	२५१०२२/७४३ ६	तादि-४	क्यान्सर	९८२२४८२१४३	डा. अरुण शाही (१०९५३)	10,000.00	नयाँ
३७	चन्द्र बहादुर श्रेष्ठ	४७	तादी-४	क्यान्सर	९७४२४६१५२१	डा.अम्बुज कर्ण(३०६५)	15,000.00	
३८	तिलक बहादुर मैनाली	४७५५	तादी-४	क्यान्सर	९७६७२४७४१६	डा.बिसाल पौडेल	15,000.00	
३९	भगवती पाण्डे	९३३८८	तादी-४	क्यान्सर		डा.रक्षा श्रेष्ठ(४५२१)	15,000.00	
४०	तिर्थमायाँ तामाङ्ग	१९५३३	तादी-४	क्यान्सर	९८६११०३४६३	डा.ज्ञान कडायत(१७८७४)	15,000.00	
४१	मानस लामिछाने	२५-०२-७८- ०१४२७	तादी-४	क्यान्सर		डा.अन्जु श्रेष्ठ(३६२९)	15,000.00	
४२	सम्बु तामाङ्ग	४९७३१२८१	तादी-४	क्यान्सर	९८०३०२१५९९	डा.ज्ञान कडायत(१७८७४)	15,000.00	
४३	रमेश प्रसाद भण्डारी	२५३०२५/७०७	तादी-५	क्यान्सर	९८४९५३९९५०	डा.रोशनी श्रेष्ठ	15,000.00	
४४	सज्जन श्रेष्ठ	७७३१०	तादी-५	क्यान्सर	९८५१०७१५७६		30,000.00	अगिल्लो किस्ता छुटेको
४५	बसुदेव भण्डारी	४७०९२	तादी-५	मृगौला रोग		डा.दीपिका रिजाल (१७९१७)	15,000.00	
४६	इन्द्रमान श्रेष्ठ	६५५०	तादी-६	मृगौला रोग		डा. सुरेश महर्जन(९२०१)	15,000.00	
४७	राममाया श्रेष्ठ	२५३०२५/८८	तादी-६	मृगौला रोग	९८४७७४९५७१	डा.विकास खत्री(८१२३)	15,000.00	
४८	अम्बिका देवी तिमल्सेना	२०१३	तादी-६	डाईलाईस	९८४९८३१४०५	डा.नबिन बहादुर बस्नेत(५५५९)	15,000.00	
४९	राकेश तामाङ्ग	२५-०३-७०/१५	तादी-६	क्यान्सर		डा.शिव राज के.सी	15,000.00	
५०	ठुलो कान्छा मैनाली	६७७८/०४५	तादी-६	क्यान्सर	९८०३३३२५३६	डा.दिप(५८३९)	15,000.00	

५१	कैलास उप्रेती	८६९६१	तादी-६	मेरुदण्ड पक्षघात		डा.कुशाल खनाल (२०३१३)	15,000.00	नयाँ
<b>Total</b>							<b>820,000.00</b>	

## शिक्षा युवा तथा खेलकुद शाखा

तादी गाउँपालिका										
शिक्षा, युवा तथा खेलकुद शाखा										
प्रगती विवरण संघीय सशर्त तर्फ २०८२/०८३										
सिन	क्रियाकलाप	बजेट शिर्षक	विनियोजित	प्र	दो	ते	चौ	जम्मा	बाँकि	खर्च
	नम्बर		रकम	त्रैमासिक	त्रैमासिक	त्रैमासिक	त्रैमासिक	खर्च	रकम	प्रतिशत
1	1.1.3.3	आधारभूत तहका स्वीकृत दरबन्दीका शिक्षक राहत अनुदान शिक्षकका लागि तलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तर्गतका शिक्षक-कर्मचारी समेत)	69900000	20362798	16194115			36556913	33343087	52.30
2	1.1.3.4	माध्यमिक तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदान शिक्षक, लागि तलब भत्ता अनुदान (विशेष शिक्षा परिषद अन्तर्गतका शिक्षक-कर्मचारी, प्राविधिक धारका प्रशिक्षक समेत)	22400000	6382117	5188511			11570628	10829372	51.65
3	1.1.4.1.	प्रारम्भिक बाल विकास सहजकर्ताहरुको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान	10360000	2972000	2304600			5276600	5083400	50.93
4	2.4.6.1.	सार्वजनिक विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क पाठ्यपुस्तक अनुदान	2306000					0	2306000	0.00
5	2.7.13.10	विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान	2845000		1729000			1729000	1116000	60.77

6	2.7.13.11	शैक्षिक पहुँच सुनिश्चितता अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम (परम्परागत विद्यालय, वैकल्पिक विद्यालय, साक्षरता र निरन्तर शिक्षा समेत)	1950000				0	1950000	0.00
7	2.7.13.13	विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान	2500000				0	2500000	0.00
8	2.7.13.3	प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाइ सामग्री एवम् डिजिटल सिकाई सामग्री व्यवस्थापनको लागी विद्यालयलाई अनुदान	1611000		1109050		1109050	501950	68.84
9	7.2.1.1	सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति आवासीय तथा—गैरआवासीय	571000				0	571000	0.00
10	2.7.11.1	तोकिएका विद्यार्थीको दिवा खाजाका लागि विद्यालयलाई अनुदान	7229000		1522900		1522900	5706100	21.07
11	2.7.13.23	सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड व्यवस्थापन	782000				0	782000	0.00
12	2.7.13.33	आधारभूत तह अंग्रेजी (८—६), गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान	2769000	555680			555680	2213320	20.07
13	2.7.13.302	शैक्षिक सुशासनका लागि संस्थागत क्षमता विकास विद्यार्थी परीक्षण मुल्यांकन शिक्षक मेन्टरिङ तथा विद्यालय सुपरीवेक्षण	881000	81750	198850		280600	600400	31.85
14	2.7.13.40	माध्यमिक तह अंग्रेजी (१०—९), गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान	6936000	2081569	1583277		3664846	3271154	52.84
15	2.7.13.41	आधारभूत तह अंग्रेजी (८—६), गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान	2769000	555680	392462		948142	1820858	34.24
16	2.7.13.305	विपन्न लक्षित छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीका लागि छात्रवृत्ति	960000				0	960000	0.00
17	11.1.2.320 5	केन्द्रबाट छनौट भएका नमुना विद्यालय, विशेष विद्यालयको स्वीकृत गुरु योजना अनुरूप भौतिक पूर्वाधार विकास तथा प्राविधिक धारका विद्यालयलाई ल्याव व्यवस्थापन अनुदान	10000000				0	10000000	0.00
18	2.7.25.191 4	शैक्षिक विकासको लागि सेवाको गुणस्तर अभिवृद्धि	7500000				0	7500000	0.00

जम्मा	154269000	32991594	30222765		63214359	91054641	40.98
-------	-----------	----------	----------	--	----------	----------	-------

तादी गाउँपालिका										
शिक्षा, युवा तथा खेलकुद शाखा										
प्रगती विवरण प्रदेश तर्फ २०८२/०८३										
सि न	क्रियाकलाप	बजेट शिर्षक	विनियोजित	प्र त्रैमासिक	दो त्रैमासिक	ते त्रैमासिक	चौ त्रैमासिक	जम्मा	बाँकि	खर्च
	नम्बर		रकम	खर्च	खर्च	खर्च	खर्च	खर्च	रकम	प्रतिशत
1	२७.१३.३६.	माध्यमिक तहमा शुन्य दरवन्दी भएका सामुदायिक माध्यमिक विद्यालयमा अनिवार्य विषय शिक्षकका लागि शिक्षण सहयोग अनुदान	2312000	699024	524268			1223292	1088708	52.91

## तादी गाउँपालिका

## शिक्षा, युवा तथा खेलकुद शाखा

प्रगती विवरण स्थानीय तर्फ २०८२/०८३

सिन	बजेट शिर्षक	विनियोजित	प्र त्रैमासिक	दो त्रैमासिक	ते त्रैमासिक	चौ त्रैमासिक	जम्मा	बाँके	खर्च
		रकम	खर्च	खर्च	खर्च	खर्च	खर्च	रकम	प्रतिशत
1	माध्यमिक तहको विद्यालय गाउँ शिक्षण अनुदान (रु. ३४७३० का दरले)	910000	390640	274462			665102	244898	73.09
2	आधारभूत तह (कक्षा १-८) को विद्यालय गाया शिक्षण अनुदान (रु. २५००० का दरले)	2275000	586680	440010			1026690	1248310	45.13
3	आधारभूत तह (कक्षा १-५) को विद्यालय गाया शिक्षण अनुदान (रु. १८००० का दरले)	1872000	576000	432000			1008000	864000	53.85
4	गाउँ अनुदान विद्यालय कर्मचारी अनुदान (रु. १५००० का दरले)	195000	60000	45000			105000	90000	53.85
5	बाल विकास सहजकर्ता लागि थप रकम (रु. ७००० का दरले)	2730000	840000	625097			1465097	1264903	53.67
6	विद्यालय कर्मचारीको लागि थप रकम (रु.७००० का दरले)	637000	196000	147000			343000	294000	53.85
7	कार्यालय सहयोगीलाई थप रकम (रु. ७००० का दरले)	2912000	812000	609000			1421000	1491000	48.80
8	सामुदायिक विद्यालयका प्र अ तथा विषयगत शिक्षक बैठक खर्च	100000	0				0	100000	0.00
9	परीक्षा समिति बैठक, गोष्ठी, तालिम	50000	0	46700			46700	3300	93.40
10	गाउँ शिक्षा समिति बैठक भत्ता	100000	0				0	100000	0.00
11	आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन	300000	0				0	300000	0.00
12	विद्यालय स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन	100000	0				0	100000	0.00
13	विभिन्न अतिरिक्त क्रियाकलाप तथा गाउँ स्तरीय शैक्षिक क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन	200000	0				0	200000	0.00
14	शैक्षिक क्यालेण्डर तयारी छपाई खर्च	100000	0				0	100000	0.00
15	विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान, पुरस्कार लगायतका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन	100000	0				0	100000	0.00
16	स्थानीय पाठ्यपुस्तक छपाई तथा वितरण	500000	0				0	500000	0.00
17	विषयगत शिक्षक तालिम सञ्चालन तथा व्यवस्थापन	300000	0				0	300000	0.00
18	विद्यालय स्तरीय शिक्षक तथा कर्मचारी छनौट परीक्षा सञ्चालन तथा व्यवस्थापन खर्च	300000	0				0	300000	0.00
19	इन्सिनिनेटर मेसिन खरिद तथा वितरण	600000	0				0	600000	0.00
20	पालिका स्तरीय तथा विद्यालय खेलकुद गतिविधिलाई सञ्चालन तथा व्यवस्थापन गर्न खेलकुद शिक्षकको दरवन्दी सिर्जना	390000	0				0	390000	0.00
21	खेलकुद सामग्री खरिद वितरण	100000	0	100000			100000	0	100.00
22	राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन	400000		399803			399803	197	99.95
23	गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन	1000000	0				0	1000000	0.00
24	कुल जम्मा	16171000	3461320				3461320	12709680	21.40

आर्थिक वर्ष ०८२को दोस्रो त्रैमासिकमा महिला तथा बालबालिका शाखाद्वारा सम्पादन भएका कार्यक्रमहरू ०८३/ु

क्र.स	कार्यक्रमको शिर्षक	कार्यक्रम भएको स्थान	कार्यक्रम भएको मिति	बजेट	कैफियत
१.	लैङ्गिक हिसां सम्बन्धि १६ दिने अभियान कार्यक्रम।	तादी-गा.पा वडा नं.-१ काल्चे र उर्लेनी तादी-गा.पा वडा नं.-५ को राई बस्ती	मिति:२०८२/०८/१९ मिति:२०८२/०८/२० मिति:२०८२/०८/२१	१००,०००।	
२.	नियमित रूपमा प्रदान गरिने ज्येष्ठ नागरिक कार्ड वितरण।	गाउँपालिका कार्यालय	नियमित कार्य	-	

## उद्योग शाखा

प्रस्तुत विषयमा तादी गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को मिति २०८२/०७/०१ देखि ०८२/०९/३० सम्म उद्योग शाखाबाट व्यवसाय दर्ता नविकरण र खारेजी तपशिल

व्यवसाय दर्ता र नविकरण र खारेजी					
क्र .स.	व्यवसायको प्रकृति	नयाँ दर्ता संख्या	नविकरण संख्या	खारेजी संख्या	कैफियत
१.	कृषि तथा पशुपन्छी	५ वटा	३० वटा	१ वटा	
२.	व्यपार मुलक (किराना पसल स्टोर खुद्रा पसल आदी)	३ वटा	३५ वटा	२ वटा	
३.	सेवामुलक (होटल, टेलरिड, होमस्टे, खाजा घर ,कुटानी पिसानी मिल)	२ वटा	२० वटा		
४.	उपभोक्ता समिति	२८ वटा	२० वटा		
५.	"घ" वर्ग इजाजत पत्र	३ वटा	३२ वटा		
६.	कृषक समूह	-	१४ वटा	-	
७.	खानेपानी मुहान दर्ता	१ वटा			
	जम्मा	४२ वटा	१५१ वटा	३ वटा	

आ. व. २०८२/०८३ को दोस्रो त्रैमासिक सम्ममा सूचना प्रविधि शाखाबाट सम्पादन भएको मुख्य कार्यको विवरण

- यस तादी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित सूचना पूर्वाधार ,उपकरणहरूको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान भएको साथै इमेल लगायत दैनिक क्रियाकलापहरू निरन्तर सेवा प्रदान ।

- कार्यालयको इन्टरनेट सेवा संचालन तथा व्यवस्थापन गर्नुको साथै सूचना प्रवाहका लागि पालिकाको आधिकारीक वेबसाइट, सामाजिक संजाल अध्यावधिक कार्य भयो ।
- संघिय मामिला तथा सामान्य मन्त्रालयबाट स्थानिय तहको लागि निर्माण पोर्टल मा प्रगति विवरण प्रविष्टि साथै पोर्टल व्यवस्थापनमा निरन्तर भुमिका निर्वाहा भयो ।
- स्थानिय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय इकाई )PLGSPबाट प्राप्त हुने निर्देशन बमोजिमका ( विभिन्न निर्देशीत कार्य सम्पन्न ।

#### १४. कार्यालयको वेवसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण:

कार्यालयको वेवसाईट: <https://tadimun.gov.np>

कार्यालयको सामाजिक सञ्जाल,

कार्यालयको संपर्क नं :

कार्यालयको ईमेल ठेगाना: [ito.tadimun@gmail.com](mailto:ito.tadimun@gmail.com)

#### १५. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धि विवरण

- यस तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले हालसम्म वैदेशिक सहायता, ऋण अनुदान एवं प्राविधिक सहयोग प्राप्त नभएको व्यहोरा जानकारीको लागि अनुरोध छ।

#### १६. सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन

- बुदाँ नं ९ र १३ मा उल्लेख भए बमोजिम

#### १७. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि

- यस तादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धी सार्वजनिक सरोकारका सूचनाको वर्गीकरण हालसम्म नभएको १८. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण
- योजना सम्बन्धित सूचना
- मौखिक सूचना माग
- अनलाईन समस्या, गुनासो दर्ता

#### १९. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएको वा हुने भएको भए सोको विवरण

- विभिन्न राष्ट्रिय दैनिकहरु
- एफ.एम. रेडियो मार्फत

साहि सांख्यलिका



